



इस्मा गाउँपालिका

स्थानीय राजपत्र

खण्ड - ३, संख्या -१, आषाढ ३१ ज्येष्ठ, २०७६ साल

भाग - २

इस्मा गाउँपालिका साम्रेदारी कार्यक्रम संचालन तथा व्यवस्थापन
कार्यविधि २०७६

प्रस्तावना

आर्थिक सामाजिक सूचकका आधारमा कमजोर देखिएका घरपरिवार तथा व्यक्तिहरुको शिक्षा, स्वास्थ्य, रोजगारी, आयआर्जनको अवसर तथा सामाजिक संरक्षणका कार्यक्रम मार्फत् जीवनस्तरमा सुधार गरी गरिवी निवारण गर्ने उद्देश्यले र सरकारी वा गैहसरकारी संघ संस्था वा निजी क्षेत्र र गाउँपालिकाबीच अल्पकालीन वा दीर्घकालीन योजनाहरु संचालन गर्न इस्मा गाउँपालिकाले स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा २५ र २६ लाई कार्यान्वयन गर्न यो कार्यविधि तयार गरी लागू गरेको छ।

परिच्छेद १

संक्षिप्त नाम, प्रारम्भ र परिभाषा

१. यो कार्यविधिको नाम इस्मा गाउँपालिका साभेदारी कार्यक्रम संचालन तथा व्यवस्थापन कार्यविधि २०७६ रहेकोछ ।
२. यो कार्यविधि तुरन्त प्रारम्भ हुनेछ ।
३. परिभाषा: विषय वा प्रसङ्गले अन्य अर्थ नलागेमा यस कार्यविधिमाक) “कार्यविधि” भन्नाले इस्मागाउँपालिका साभेदारी कार्यक्रम संचालन तथा व्यवस्थापन कार्यविधि, २०७६ लाई सम्झनु पर्दछ ।
ख) “कार्यक्रम” भन्नाले साभेदारी कार्यक्रमलाई सम्झनु पर्दछ ।
ग) “गाउँपालिका” भन्नाले इस्मा गाउँपालिकालाई सम्झनु पर्दछ ।
घ) “साभेदारी” भन्नाले स्थानीय तह, गैहसरकारी संघसंस्था, सामुदायिक संघसंस्था, दातृ निकाय, सहकारी, निजी क्षेत्र, उपभोक्ता समिति आदि समेतसँग संयुक्त लगानीमा गरिने साभेदारी काम वा योजनालाई सम्झनु पर्दछ ।
ड) “गैहसरकारी संस्था” भन्नाले राष्ट्रिय तथा अन्तराष्ट्रिय गैहसरकारी संस्थालाई सम्झनु पर्दछ ।
च) “एन” भन्नाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ लाई सम्झनु गर्दछ ।

परिच्छेद २

साभेदारी कार्यक्रमका क्षेत्र

४. साभेदारी कार्यक्रम संचालन हुने क्षेत्र देहायअनुसार हुनेछन्-
क) शिक्षा ख) स्वास्थ्य ग) कृषि घ) पशु विकास
ड) भौतिक पूर्वाधार च) विपत् व्यवस्थापन तथा जलवायु परिवर्तन
छ) खानेपानी तथा सरसफाई ज) रोजगारी तथा स्वरोजगार सृजना
झ) सामाजिक संरक्षण, पुनःस्थापना र सचेतना
ज) वन तथा वातावरण संरक्षण ट) संस्थागत विकास तथा सुशासन
ठ) सहकारी संस्थाहरुको सबलीकरण ड) स्थानीय उत्पादनको बजारीकरण

परिच्छेद ३

कार्यक्रमको संचालन

५. कार्यक्रम छनौट: क) साभेदारी कार्यक्रमको लागि टोल र वस्ती स्तरबाट कार्यक्रम वा योजनाको छनौट गरी गाउँसभाबाट स्वीकृत गर्नुपर्नेछ ।

- ख) साभेदारी कार्यक्रम अन्य स्थानीय तहहरुसँग मिलेर पनि संचालन गर्न सकिनेछ ।
६. प्रस्तावको ढाँचा: साभेदारी कार्यक्रम संचालन गर्नका लागि माग गरिने प्रस्तावको ढाँचा अनुसूची १ बमोजिम हुनेछ ।
७. साभेदारीको हिस्साः साभेदारी गर्न चाहने स्थानीय तह, संघ, प्रदेश वा दातृ निकाय वा गैद्धसरकारी संघसंस्था सामुदायिक संघसंस्था, सहकारी, निजी क्षेत्र वा उपभोक्ता समितिले कम्तीमा २० देखि ९० प्रतिशतसम्म साभेदारी गर्न सक्नेछन् ।
८. सालबसाली वा बहुवर्षीय हुने: साभेदारी कार्यक्रम गाउँसभाको निर्णय बमोजिम सालबसाली वा बहुवर्षीय हुनसक्नेछ । तर कार्यक्रमको वार्षिक उपलब्धीको आधारमा अर्को वर्षको कार्यक्रम थप गर्ने वा नगर्ने निर्णय गाउँ कार्यपालिकाले गर्नेछ ।
९. बजेट व्यवस्था: साभेदारी कार्यक्रमको लागि साभेदारहरुले अनिवार्य रूपमा आवश्यक बजेटको व्यवस्था गर्नुपर्नेछ ।
१०. कार्यान्वयनको जिम्मेवारी: साभेदारी कार्यक्रम कार्यान्वयनको जिम्मेवारी कस्को हुने भन्ने निर्णय कार्यक्रम व्यवस्थापन तथा अनुगमन समितिले तोकेबमोजिम हुनेछ ।

परिच्छेद ४

प्रस्ताव छनौटका मापदण्ड

११. साभेदारी कार्यक्रमको प्रस्ताव छनौटका मापदण्ड देहाय बमोजिम हुनेछन्-
- क) साभेदारी कार्यक्रमको लागि प्रस्ताव पेश गर्ने संस्थाको दर्ता, नवीकरण, स्थायी लेखा नम्वर, करचुक्ता, विगत दुई वर्षको लेखापरीक्षण प्रतिवेदन, कार्यानुभव पत्र, समाज कल्याण परिषदमा आवद्ध भएको पत्र (आवद्ध हुनु पर्नेहरुको हकमा), कानुनी दस्तावेजहरु विधान/विनियम/प्रबन्धपत्र/नियमावली आदिहुनेको हकमा) को प्रतिलिपि प्रस्ताव साथ पेश गरेको हुनुपर्नेछ ।
तर यस प्रावधानले स्थानीय तहहरुसँग उक्त कागजात नभए पनि साभेदारी कार्यक्रम सञ्चालन गर्न बाधा पुऱ्याएको मानिने छैन ।
- ख) सम्बन्धित क्षेत्रमा कम्तीमा दुई वर्ष काम गरेको अनुभव भएको ।

- ग) साभेदारीको लागि आवश्यक बजेटको स्रोत खुलाएको वा व्यवस्था गर्नसक्ने पर्याप्त आधार पेश गरेको ।
- घ) साभेदारी कार्यक्रम सञ्चालनको लागि लक्ष्य, उद्देश्य र लजिकल फ्रेमवर्क (Project Logical Frame work) सहितको प्रस्ताव पेश गरेको तथा उक्त लक्ष्य र उद्देश्य हासिल गर्न सक्ने जनशक्ति र क्रियाकलाप प्रस्तुत गरेको ।

परिच्छेद ५

व्यवस्थापन

१२. साभेदारी कार्यक्रम संचालन, व्यवस्थापन, अनुगमन र सहजीकरणका लागि देहाय बमोजिमको गाउँपालिका स्तरीय कार्यक्रम व्यवस्थापन तथा अनुगमन समिति रहनेछ-

- क) इस्मा गाउँपालिका अध्यक्ष-अध्यक्ष
- ख) इस्मा गाउँपालिकाको उपाध्यक्ष- सदस्य
- ग) साभेदार संस्थाको प्रतिनिधि २ जना- सदस्य
- घ) योजना शाखा प्रमुख- सदस्य
- ड) सम्बन्धित विषयगत शाखा प्रमुख- सदस्य
- च) प्रमुख प्रशासकीय अधिकृत- सदस्य सचिव

१३. कार्यक्रम व्यवस्थापन तथा अनुगमन समितिको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ-

- क) कार्यक्रम संचालनको विधि र रूपरेखा निर्धारण गर्ने ।
- ख) कार्यक्रमको अनुगमन, मूल्यांकन र नियमित समीक्षा गर्ने ।
- ग) कार्यक्रम मूल्यांकनको आधारमा चौमासिक भुक्तानीको लागि सिफारिस गर्ने ।
- घ) कार्यक्रम संचालनको लागि आवश्यक व्यवस्थापकीय काम एवं समन्वय र सहजीकरण गर्ने ।
- ड) कार्यक्रमको कार्यान्वयन साभेदार वा तेश्रो पक्ष कसले गर्ने हो सोको निर्धारण गर्ने ।
- च) साभेदारी कार्यक्रम संचालन सम्बन्धीय आवश्यक निर्णयहरू गर्ने ।

परिच्छेद ६

प्राविधिक समिति

१४. साभेदारी कार्यक्रमको लागि पेश गरिएका प्रस्तावहरुको मूल्यांकन गरी छनौटको सिफारिस गर्न देहाय बमोजिमको साभेदारी कार्यक्रम प्रस्ताव छनौट प्राविधिक समिति गठन गरिनेछ -
 क) प्रमुख प्रशासकीय अधिकृत- संयोजक
 ख) सम्बन्धित शाखाको प्रमुख- सदस्य
 ग) योजना शाखाको प्रमुख- सदस्य सचिव
१५. प्राविधिक समितिको काम कर्तव्य र अधिकारः क) साभेदारी कार्यक्रम प्रस्ताव छनौटको कार्यविधि र मापदण्ड तयार गर्ने ।
 ख) निर्धारित मापदण्डको आधारमा प्रस्ताव छनौट गरी कार्यपालिकामा पेश गर्ने ।

परिच्छेद ७

सम्झौता, भुक्तानी, अनुगमन तथा मूल्यांकन

१६. सम्झौता: साभेदारी कार्यक्रमको सम्झौता प्रस्ताव छनौट प्राविधिक समितिको सिफारिसमा कार्यपालिकाको निर्णयपछि १५ दिनभित्र प्रमुख प्रशासकीय अधिकृतले अनुसूची २ बमोजिमको ढाँचामा गर्नुपर्नेछ ।
१७. भुक्तानी: साभेदारी कार्यक्रमको भुक्तानी देहाय बमोजिम हुनेछ -
 क. सम्झौता भएपश्चात् जम्मा वार्षिक वजेटको २५ प्रतिशत रकम कार्यक्रम व्यवस्थापन तथा अनुगमन समितिको सिफारिसमा कार्यक्रम कार्यान्वयन गर्ने जिम्मेवारी पाएको संस्था वा कार्यालयको खातामा पेशकी स्वरूप उपलब्ध गराउनु पर्नेछ ।
 ख. दफा १७.क) बमोजिम प्राप्त पेशकी रकम तोकिएका क्रियाकलापहरु सम्पन्न भएपछि प्रगति प्रतिवेदन, बिल, भरपाइका आधारमा फछ्यौट गरी आगामी चौमासिकको कार्ययोजना साथ कार्यक्रम कार्यान्वयन गर्ने पक्षले पेशकी माग गरेमा कार्यक्रम व्यवस्थापन तथा अनुगमन समितिको सिफारिसमा बाँकी रकम दुई किस्तामा उपलब्ध गराउनु पर्नेछ ।
 ग. साभेदारी कार्यक्रम बहुवर्षीय भएमा अर्को वर्षको सम्झौता अनुसारको वार्षिक चौमासिक रूपमा ३ किस्तामा विभाजन गरी पेशकी उपलब्ध गराउने र तोकिएका क्रियाकलापहरु सम्पन्न भएपछि प्रगति प्रतिवेदन, बिल, भरपाइका आधारमा फछ्यौट गरी आगामी चौमासिकको कार्ययोजना साथ पेशकी माग भएमा

कार्यक्रम व्यवस्थापन तथा अनुगमन समितिको सिफारिसमा
उपलब्ध गराउदै जानुपर्नेछ ।

१८. अनुगमन तथा मूल्यांकन: साभेदारी कार्यक्रमको अनुगमन तथा
मूल्यांकन देहायबमोजिम हुनेछ -

क) कार्यक्रम व्यवस्थापन तथा अनुगमन समितिले दफा १३. (ख)
बमोजिमले चौमासिक अनुगमन तथा मूल्यांकन गर्नेछ ।

ख) कार्यक्रमको अन्तिम भुक्तानी हुनुअघि गाउँपालिका स्तरीय
अनुगमन तथा मूल्यांकन समितिले साभेदारी कार्यक्रमको
अनुगमन मूल्यांकन गर्नेछ । सो समितिको सिफारिसमा अन्तिम
भुक्तानी दिइनेछ ।

परिच्छेद ८

विविध

१९. प्रतिवेदन: साभेदारी कार्यक्रमको प्रगति प्रतिवेदन अनुसूची ३
बमोजिमको ढाँचामा सम्झौतामा तोकिएको समयमा पेश गर्नुपर्नेछ ।

२०. लेखापरीक्षण: कार्यक्रम सम्पन्न भएपश्चात् कार्यक्रमको लेखापरीक्षण
प्रचलित कानून बमोजिम गाउँपालिकाले गर्नेछ ।

२१. खर्चमा बन्देज: साभेदार पक्षहरूले सम्झौतामा उल्लेखित शीर्षकहरू
बाहेक अन्य क्षेत्रमा खर्च गर्न पाइने छैन ।

२२. कसुर र सजाय: क) साभेदारी कार्यक्रमको सम्झौतापश्चात् योजना
सम्पन्न नगरी छाडन वा रकम भुक्तानी नगर्न पाइने छैन । यदि
बीचैमा छाडेमा वा रकम भुक्तानी नगरेमा सो पक्षले उक्त कार्यक्रम
वा योजना पूरा गर्दा लाग्ने खर्चको मूल्यांकन गराई हर्जना व्यहोर्नु
पर्नेछ ।

ख) सम्झौता बमोजिम काम नगरी वा गुणस्तरहीन काम गरी
कार्यक्षेत्र, समुदाय र कार्यक्रमलाई गम्भीर हानिनोक्सानी पुऱ्याएमा
बाँकी किस्ता रोक्का गरी मूल्यांकनका आधारमा कार्यक्रम
कार्यान्वयन गर्ने जिम्मेवारी पाएको पक्षबाट क्षतिपूर्ति र हर्जना
भराइनेछ ।

२३. पारदर्शिता: साभेदारी कार्यक्रमको आम्दानी खर्च नियमित रूपमा
सार्वजनिक गर्नुपर्नेछ । कार्यक्रम छतौट, अनुगमन तथा मूल्यांकन र
कार्यान्वयन गर्दा जनसहभागिता मूलक विधिको अवलम्बन गरिनेछ ।

२४. उत्तरदायित्वः कार्यक्रम सञ्चालनको उत्तरदायित्व सबै साभेदारहरुले समान रूपमा वहन गर्नुपर्नेछ ।

२५. बाधा अडकाउ फुकाउन र व्याख्या गर्न सक्ने: गाउँ कार्यपालिकाले यस कार्यविधिमा थपघट, हेरफेर, संशोधन, व्याख्या वा बाधा अडकाउ फुकाउन सक्नेछ ।

अनुसूचीहरु

अनुसूची १

कार्यक्रम प्रस्तावनाको ढाँचा

भाग १: प्राविधिक प्रस्तावना

१. परियोजनाको नाम

२. पृष्ठभूमि (प्रस्तावको सारसंक्षेप, वर्तमान अवस्था, आवश्यकता र औचित्य)

३. प्रस्तावित कार्यक्रेत्र र लाभान्वित परिवार

४. परियोजनाको लक्ष्य र उद्देश्य

५. अपेक्षित उपलब्धी र प्रभाव (अल्पकालिन र दीर्घकालिन)

६. परियोजनाको कार्यान्वयन विधि ७. परियोजनाका क्रियाकलापहरु

८. परियोजनाको व्यवस्थापन

क) व्यवस्थापन संरचना

अ) संस्थागत सहकार्य (अनुसूचीमा संस्थागत विवरण र कानुनी दस्तावेजहरु पनि राख्ने)

आ) प्रमुख निवेदक र सहायक निवेदकको नाम (यदि भएमा) र जिम्मेवारी बाँडफाँड (करार सम्झौता र अधित्यारी दुवै पक्षको हस्ताक्षर सहित अनुसूचीमा राख्ने)

इ) परियोजनाको जनशक्ति र व्यवस्थापन संरचनाको चित्र

ख) मानवीय संशाधन परिचालन ग) परियोजनाको समयावधि

९. प्रतिवेदन १०. अनुगमन तथा मूल्यांकन ११. परियोजनाको पारदर्शिता

१२. परियोजनाको दिगोपना १३. परियोजना हस्तान्तरण

१४. बजेट (कुल परियोजना लागतमा संस्थाको लगानी प्रतिशत र लगानीका शीर्षकहरु मात्र उल्लेख गर्ने)

भाग २. आर्थिक प्रस्तावना

क) परियोजना सञ्चालन खर्च (तलव, भत्ता तथा कर्मचारी सुविधा, कार्यालय सञ्चालन र व्यवस्थापन, सम्पत्ति खरिद, मसलन्द आदि)

ख) कार्यक्रम खर्च (परियोजना क्रियाकलाप कार्यान्वयन खर्च)

ग) अन्य

भाग ३ः प्राविधिक प्रस्तावना साथ पेश गर्नुपर्ने कागजात

१. संस्थागत विवरण (पृष्ठभूमि सहित)।
२. संस्थाका कार्यानुभव पत्रहरु।
३. संस्थाले सहकार्य गरेका दातृ निकायहरु।
४. संस्थाको दर्ता, नवीकरण, अवद्धता र स्थायी लेखा नम्बर।
५. पछिल्ला २ वर्षको लेखापरीक्षण प्रतिवेदन र करचुक्ता।
६. संस्थाका कानुनी दस्तावेजहरु (विधान, प्रबन्धपत्र, विनियम, नीति, नियमावली, रणनीति आदि)।
७. लागत साफेदारीको लागि आवश्यक बजेटको स्रोत खुलाएको वा व्यवस्था गर्नसक्ने पर्याप्त आधार देखिने कागजात।
८. सम्युक्त उपक्रम (joint venture) मा प्रस्तावना पेश गर्ने भएमा संस्थाहरुको भूमिका स्पष्ट खुल्ने कागजात।
९. प्रस्ताव पेशगर्ने अखिलयार प्राप्त व्यक्तिको नागरिकताको प्रतिलिपि।

अनुसूची २

कार्यक्रम सम्झौताको ढाँचा

(स्थानीय तहको अभ्यास अनुरूप बनाउने)

अनुसूची ३

प्रगति प्रतिवेदनको ढाँचा

- | | | |
|--|-----------------------|-----------------|
| क) कार्यक्रमको पृष्ठभूमी | ख) लक्ष्य र उद्देश्य | ग) कार्यक्षेत्र |
| घ) कार्यान्वयन प्रक्रिया | ड) सम्पन्न क्रियाकलाप | |
| च) उपलब्धी (भौतिक तथा वित्तीय) | | |
| छ) सुधारात्मक पक्ष र सिकाइ | | |
| ज) समस्या तथा सवालहरु | | |
| झ) आगामी गतिविधि (संक्षिप्त कार्ययोजना सहित) | | |
| ञ) निष्कर्ष | | |

प्रमाणीकरण मिति २०७६/०८/०९

आज्ञाले,
चन्द्रकान्त बस्नेत
प्रमुख प्रशासकीय अधिकृत